

UHS ले COVID-19 विरुद्ध चरण १क (Phase 1a) योग्य व्यक्तिहरूलाई खोप लगाउने

12/30/20

अपडेट: जनवरी ५, २०२१ मा University Health Services ले Phase 1a मापदण्ड अन्तर्गत योग्य व्यक्तिहरूलाई राज्य र संघीय मार्गदर्शन बमोजिम खोप प्रशासन गर्न थाल्यो । यी व्यक्तिहरूले UHS बाट भेटघाटका लागि निर्देशनहरूसहित ईमेलहरू पाएका छन् र खुला समयहरू खोज्न जारी राख्नुपर्दछ । UHS लाई Moderna बाट खोप प्रदान गरिएको छ, जुन U.S. Food and Drug Administration द्वारा Emergency Use Authorization का लागि अनुमति प्रदान गरिएको दुईवटा मध्ये एउटा हो ।

म्याडिसन — विस्कन्सिन स्वास्थ्य सेवा विभागले (Wisconsin Department of Health Services) विश्वविद्यालय स्वास्थ्य सेवालाई (University Health Services) क्याम्पस समुदायका योग्य सदस्यहरूलाई राज्यको COVID-19 खोप कार्यक्रम अन्तर्गत खोप दिन शुरू गर्न स्वीकृति दिएको छ ।

Phase 1a योग्यता प्राप्त University of Wisconsin–Madison का अधिकांश व्यक्तिले UHS बाट ईमेल मार्फत पुष्टिकरण पाएको हुनुपर्दछ वा चाँडै नै यसलाई पाउनेछन् । खोपको शुरूवाती चरणमा COVID-19 बिरामीहरूसँग प्रत्यक्ष सम्पर्कमा, वा COVID-19 रोगको भाइरसको वा अन्य भाइरसका प्रजातीहरूको सीधा सम्पर्कमा आएका फ्रन्टलाइन स्वास्थ्य सेवा कर्मचारीहरू र आएका अन्य व्यक्तिहरू समावेश छन् ।

DHS ले कहिले UW–Madison ले खोपको आफ्नो हिस्सा पाउनेछ, वा कुन खोप पाउनेछ भन्ने कुराको जानकारी अहिलेसम्म दिएको छैन, तर योग्य व्यक्तिहरूले आफ्नो wisc.edu ईमेलमा यो जानकारी उपलब्ध भएपछि थप निर्देशन

पाउनेछन्। योग्य *UW-Madison* कर्मचारीहरू जसको *UW Health* मा दोहोरो नियुक्ति छ ती कर्मचारीहरूले स्वास्थ्य प्रणालीबाट थप जानकारी पाएको हुनुपर्दछ।

“*UHS* लाई स्वीकृति दिने *DHS* को कामको हामी कदर गर्दछौं र हाम्रो क्याम्पस समुदायलाई खोप उपलब्ध भएपछि खोप प्रदान गर्ने अपेक्षा गर्दछौं,” *UHS* का चिकित्सक र अन्तरिम निर्देशक Patrick Kelly भन्दछन्। “हामीलाई थाहा छ हाम्रा सबै विद्यार्थी र कर्मचारीहरूलाई खोप लगाउन धेरै महिना लाग्न सक्दछ तर यो महत्त्वपूर्ण र आशावादी पहिलो पाइला हो।”

डिसेम्बर २०२० पछि, *Food and Drug Administration* ले आपतकालीन प्रयोग प्राधिकरण (*Emergency Use Authorization*) अन्तर्गत दुईवटा सुरक्षित र प्रभावकारी खोपहरूको स्वीकृति गरेको छ, जसले गर्दा तिनीहरूलाई *COVID-19* लगाउने भाइरस विरुद्ध प्रयोगको लागि अनुमति मिलेको छ। दुबै [mRNA खोपहरू](#) हुन्, जुन शरीरको प्रतिरोध प्रणालीलाई भाइरस चिनाउन र त्यससँग लड्न सहयोग गर्दछन्। प्रभावकारी हुनका लागि, *Pfizer-BioNTech* र *Moderna* का खोपहरू दुईवटा डोजमा दिईनुपर्दछ।

Centers for Disease Control and Prevention को बमोजिम, खोपको मागले शुरूको पूर्तिलाई नाघ्नेछ र *DHS* ले भनेको छ कि *Phase 1a* अन्तर्गत सबैजनालाई खोप लगाउन [महिनाँ लाग्न सक्दछ](#)।

DHS ले *Wisconsin State Disaster Medical Advisory Committee* का साथ [संघीय Advisory Committee on Immunization Practices](#) र *CDC* को मार्गदर्शन बमोजिम योग्यताका मापदण्ड स्थापना गर्दछ। *UW-Madison* ले *DHS* सँग मिलेर *Phases 1b* र *1c* समावेश भएका खोपका पछिल्ला चरणहरूका लागि योग्य व्यक्तिहरू निर्धारण गर्नेछ।

खोप लगाएका *UW-Madison* का विद्यार्थीहरू र कर्मचारीहरूले बाहिरा जाँदा मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, आफूसँग बसोबास नगर्ने मान्छेहरूसँग भेटघाट नगर्ने र आफ्ना हात बारम्बार धुने जस्ता भाइरस सङ्क्रमण रोक्न कदमहरू जारी राख्नुपर्नेछ ।

यदि तपाईंलाई *UHS* ले सम्पर्क गरेको छैन भने कसरी सम्भावित योग्यतालाई दर्साउने कुरा जस्ता *UW-Madison* मा खोपको बारेमा थप जानकारी यहाँ उपलब्ध छ: <https://news.wisc.edu/uw-madison-finalizing-plans-to-provide-covid-19-vaccine-to-eligible-students-and-employees/>, र *UHS* को खोप पृष्ठमा थप जानकारी उपलब्ध हुने क्रममा राखिन जारी गरिनेछ: <https://uhs.wisc.edu/medical/covid19vaccine/>

धेरै सोधिएका प्रश्नहरूका साथ राज्यको खोप कार्यक्रमको थप जानकारी यहाँ उपलब्ध छ:

<https://dhs.wisconsin.gov/covid-19/vaccine.htm>. *CDC* ले पनि आफ्नो वेबसाईटमा खोपको अपडेट

गरिएको जानकारी प्रदान गर्दैछ: <https://cdc.gov/coronavirus/2019-ncov/vaccines/index.html>

#

—Kelly April Tyrrell, kelly.tyrrell@wisc.edu, 608-262-9772